

# Psa

## Chapter 143

Nepali Interlinear

Reference: Nepali ERV

בְּאִמְנוֹתָיָהּ תַּחֲנוּנֵי אֵל-הָאֲזִינָה תַּפִּלְתִּי שְׁמֵעַ וְהוֹדָה לְרִגְוֹ מְזִמּוֹר 1  
तपाईंको-विश्वस्ततामा मेरो-बिन्ती तिर- कान-थाप्नुहोस् मेरो-प्रार्थना सुन्नुहोस् हे-परमप्रभु दाऊदको भजन  
H0530 H8469 H0413 H0238 H8605 H8085 H3068 H1732 H4210

בְּצַדִּיקְתָּא : עֲנֵנִי  
तपाईंको-धार्मिकतामा जवाफ-दिनुहोस्  
H6666

हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्। मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्। तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।

כָּל-לְפָנֶיךָ יִצְדָּק לֹא-כִי עֲבָדְךָ אֶת-בְּמוֹשֶׁפֶט תְּבוּאָה וְאֵל- 2  
सबै- तपाईंको-सामु धार्मिक-होइन कोही-न- किनकि दाससँग तपाईंको- न्यायमा न्यायमा र-नआउनुहोस्-  
H3605 H6440 H6663 H3808 H5650 H0854 H4941 H0935 H0408

כִּי :  
जीवित

मलाई कुनै मामिला नलगाउनु होस्। म आफैँ आफ्नो प्रतिक्षा गर्न सक्ने थिइँ। तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिँदैन।

בְּמַחְשָׁבֵי הוֹשִׁיבֵנִי חַיְתִּי לְאֶרֶץ רָכָא נִפְשִׁי אֲוִיב רָרְךָ כִּי 3  
अन्धारोमा बसाल्यो मेरो-जीवनलाई पृथ्वीमा कुचल्यो मेरो-प्राणलाई शत्रुले लखेट्यो किनकि  
H4285 H3427 H0776 H1792 H5315 H0341 H7291

עוֹלָם : כְּמִתִּי  
सदाकालको पुरातनको-मृतहरूझैँ  
H5769 H4191

तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्। तिनीहरूले मेरो जीवन मैला-फोहोरझैँ अभिशप्त पारे। धेरै बर्ष अगाडि मरेको मानिस सरह तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले।

לְבִי : יִשְׁתַּחֲוֶה בְּתוֹכִי רִוּחִי עָלַי וְתַחַעֲבֹד 4  
मेरो-हृदय स्तब्ध-छ मभित्र- मेरो-आत्मा ममाथि- र-थाक्यो  
H8074 H8432 H7307

म छोडन तयार छु म आफ्ना आँट हराई रहेछु।

אֲשַׁחֲחֶנּוּ יָדְךָ בְּמַעֲשֵׂה כַּעֲלֵךְ בְּכָל-הַגִּיתִי מְקֻדָּם וְיָמִים יִזְכְּרֶנּוּ 5  
मनन-गर्छु तपाईंका-हात तपाईंका-हातको-कार्यमा कार्य तपाईंका-सबै- मनन-गर्छु पुरानाको दिनहरू- सम्झनेछु  
H7878 H3027 H4639 H6467 H3605 H1897 H3117 H2142

तर म ती घटनाहरू सम्झन्छु जुन धेरै बर्ष अगाडि घटेको थियो। म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु। म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो।

סֵלָה : לָא עֲיַבְהָ כְּאֶרֶץ נִפְשִׁי אֲלֵיךָ יְהִי פְרָשְׁתִּי 6  
सेला तपाईंको-लागि थकित थाकिएको-भूमिझैँ मेरो-प्राण तपाईंतिर मेरा-हातहरू पसारे  
H5542 H5889 H0776 H5315 H0413 H3027 H6566

परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु। बाँझो धर्तीले वर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु।

מַמְנִי	פְּנִיָּה	תְּסַתֵּר	אַל-	רוּחִי	כִּלְהָהָה	יְהוָה	עֲנִי	מִהָרָה	7
मबाट	तपाईको-अनुहार	लुकाउनुहोस्	नलुकाउनुहोस्-	मेरो-आत्मा	थाक्यो	हे-परमप्रभु	जवाफ-दिनुहोस्	छिटो-	
	<a href="#">H6440</a>	<a href="#">H5641</a>	<a href="#">H0408</a>	<a href="#">H7307</a>	<a href="#">H3615</a>	<a href="#">H3068</a>			

בּוֹרַי : יְרֵדִי עִמָּךְ וְנִשְׁלַחְנִי  
 खाल्डोमा जानेहरूझैँ साथै- र-हूनेछु  
[H3381](#)

परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्! मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।

אֶלְהֵינוּ	וְ	הַרְרָה	הוֹדִיעֵנִי	בְּטוֹחֲתִי	בְּ	כִּי-	תְּסַתֵּר	וּבְבִקְרָה	הַשְּׁמִיעֵנִי	8
जानेछु	यो-	बाटो-	जनाउनुहोस्	भरोसा-गर्छु	तपाईंमा-	किनकि-	तपाईंको-करुणा	बिहानी-	सुनाउनुहोस्	
<a href="#">H3212</a>	<a href="#">H2098</a>	<a href="#">H1870</a>	<a href="#">H3045</a>	<a href="#">H0982</a>				<a href="#">H1242</a>	<a href="#">H8085</a>	

כִּי- אֶלְהֵינוּ נִשְׁאָתִי נַפְשִׁי :  
 मेरो-प्राण उठाउँछु तपाईंतिर किनकि-  
[H5315](#) [H5375](#) [H0413](#)

परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करुणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस् तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें!

כִּסְתֵּנִי	אֶלְהֵינוּ	יְהוָה	וּמְאִיבֵי	הַצִּילֵנִי	9
शरण-लिए	तपाईंमा-	हे-परमप्रभु	शत्रुहरूबाट	छुटकारा-दिनुहोस्	
<a href="#">H3680</a>	<a href="#">H0413</a>	<a href="#">H3068</a>	<a href="#">H0341</a>	<a href="#">H5337</a>	

हे परमप्रभु, म तपाईंका सुरक्षाको निम्ति आएको छु। मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्।

תַּנְחֵנִי	טוֹבָה	רוּחְךָ	אֶלְהֵינוּ	אֶתְּהָ	כִּי-	רְצוֹנָה	לְעֵשׂוֹת	לְמַהֲרֵנִי	10
डोर्याउनुहोस्	असल-छ	तपाईंको-आत्मा	मेरो-परमेश्वर	तपाईं	किनकि-	तपाईंको-इच्छा	गर्न	सिकाउनुहोस्	
<a href="#">H5148</a>		<a href="#">H7307</a>	<a href="#">H0433</a>			<a href="#">H7522</a>		<a href="#">H3925</a>	

מִשׁוֹרַי : בְּאַרְצִי  
 समतल समतल-भूमिमा  
[H4334](#) [H0776](#)

तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।

נַפְשִׁי :	מִצְרָה	תּוֹצִיאַ	וּבְצִדְקָתְךָ	תַּחְוִי	יְהוָה	שְׁמִי	לְמַעַן-	11
मेरो-प्राण	सङ्कटबाट	निकाल्नुहोस्	तपाईंको-धार्मिकतामा	जीवित-राख्नुहोस्	हे-परमप्रभु	तपाईंको-नामले	खातिर-	
<a href="#">H5315</a>		<a href="#">H3318</a>	<a href="#">H6666</a>	<a href="#">H2421</a>	<a href="#">H3068</a>	<a href="#">H8034</a>	<a href="#">H4616</a>	

हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्, यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्। तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस् अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्।

כִּי	נַפְשִׁי	צָרָה	כָּל-	וְהִאֲבִדְתָּ	אֵיבֵי	תְּצַמִּית	וּבְחִסְדְּךָ	12
किनकि	मेरो-प्राणको	सताउनेहरूलाई	सबै-	र-नाश-गर्नुहोस्	मेरा-शत्रुहरूलाई	नाश-गर्नुहोस्	र-तपाईंको-करुणामा	
	<a href="#">H5315</a>		<a href="#">H3605</a>	<a href="#">H0006</a>	<a href="#">H0341</a>	<a href="#">H6789</a>		

עֲבָדְךָ : אֲנִי  
 तपाईंको-दास म  
[H5650](#) [H0589](#)

हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस्, अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस् जसले मलाई मार्न प्रयास गरिरहेका छन्। किनभने म तपाईंको दास हुँ।